

नयाँ कोरोना भाइरसको प्रभावले गर्दा जीवनयापनमा समस्या परेका व्यक्तिहरूको लागि ऋण

1.ओताकु सामाजिक कल्याण काउन्सिल (ओताकु स्याखाई फुकुसी क्योगीखाई )

<https://www.city.ota.tokyo.jp/cyuumokujoho/infection/kinkyukoguchi.html>

नयाँ कोरोनाभाइरस संक्रमणको प्रभावले गर्दा काम बन्द(बिदा) वा बेरोजगार भई आर्थिक आय घटेका घरपरिवारको लागि ऋणको बारे परामर्श गर्दैछौं।

परामर्शको लागि अग्रिम बुकिंग गर्नु पर्दछ । फोन गरि बुकिंग गर्नुहोस् ।

- विशेष ऋण परामर्शको लागि डायल फोन : 03-3736-7777
- फोन गर्ने बार र समय सोमबार देखि शुक्रबार 8:45~16:30

☆ कार्यालयमा आउँनुहुने व्यक्तिहरूको लागि अनुरोध

- ज्वरो वा रूधाको लक्षण भएको व्यक्तिहरू, आफु संगै बसेको परिवारमा नयाँ कोरोनाभाइरस संक्रमण भएको व्यक्तिहरू, अथवा शंका लागेको व्यक्तिहरू भएमा कृपया नआउनुहोस् ।
- संक्रमण भएको शंकालागेको भएमा आफ्नो प्रतिनिधि मार्फत आवेदन दिएमा प्रतिक्रिया दिनेछौं । अग्रिम रूपमा खबर गर्नुहोस् ।
- यदि परामर्शको लागि आउँनु भएको खण्डमा मास्क लगाउनुहोस् ।

☆ आवासीय प्रमाणपत्र (भिसा) अनुसार आवेदन दिन सक्ने सिमा सिमित गरिएको छ । कृपया विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्।

【सम्पर्क स्थान】

ओताकु सामाजिक कल्याण काउन्सिल (ओताकु स्याखाई फुकुसी क्योगीखाई )

ओताकु निसी कामाता 7-49-2 ओताकु स्याखाई फुकुसी सेन्टर 6F

फोन : 03-3736-2026

2 टोक्यो

<https://www.bousai.metro.tokyo.lg.jp/taisaku/saigai/1007261/1007534.html>

<https://www.hataraku.metro.tokyo.lg.jp/kansensyo/yushi/index.html>

नयाँ कोरोनाभाइरसको प्रभावले गर्दा काम बन्द(बिदा) वा बेरोजगार भई आर्थिक आय घटेका व्यक्तिहरूकोलागी र साना व्यवसायका कर्मचारीहरूको जीवनयापन स्थिरताको लागि बिना ब्याज ऋण दिने व्यवस्था गरिएको छ ।

- आवेदन दिन सक्ने व्यक्तिहरूको लागि शर्तहरू  
निम्न शर्तहरू सबै मेल खाने साना तथा मध्यम आकारका उद्यम (※) कार्यरत कर्मचारीहरू

- हालको कार्यालयमा 6 महिना भन्दा बढी कार्यरत व्यक्तिहरू
- हालको स्थानमा 3 महिना भन्दा बढी बसोबास गरि, कार्यालय वा ठेगाना मध्ये एक टोक्योमा भएको व्यक्तिहरू
- वार्षिक आय ( कर सहित ) 800मान भन्दा कम भएको व्यक्तिहरू
- आवासीय कर तिरेका व्यक्ति
- ऋण जीवनयापन स्थिरताको लागि भएकोले ऋण चुक्ता गर्न सक्ने सक्षम व्यक्तिहरू
- ☆ आवासीय प्रमाणपत्र (भिसा) अनुसार आवेदन दिन सक्ने सिमा सिमित गरिएको छ । कृपया विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्।
- ※साना तथा मध्यम आकारका उद्यमहरू निम्न बुदाँहरूमा मेल खाने भएमा
- साना उद्यम : पुंजी (Capital) पाँच करोड यन भन्दा कम अथवा कर्मचारीको संख्या 50 जना भन्दा कम
- सेवा मुलक उद्यम : पुंजी (Capital) पाँच करोड यन भन्दा कम अथवा कर्मचारीको संख्या 100 जना भन्दा कम
- थोक व्यापार (Wholesale trade) : पुंजी (Capital) 1 ओकु (दश करोड यन) भन्दा कम अथवा कर्मचारीको संख्या 100 जना भन्दा कम
- माथि उल्लेखित बाहेकका उद्यम : पुंजी (Capital) 3 ओकु ( तीस करोड यन )भन्दा कम अथवा कर्मचारीको संख्या 500 जना भन्दा कम
- कोषहरूको प्रयोग नयाँ कोरोनाभाइरस सक्रमणको प्रभावले गर्दा जीवनयापन कोष
- ऋणको सिमा रकम : 100 मान (दश लाख यन )
- ऋणको अवधि : 5 वर्ष भित्र
- व्याज , सुरक्षा निक्षेप टोक्यो-तो ले व्यहोर्ने छ ।

【सम्पर्क स्थान】

फोन च्युओउ रोउदोउ किन्कोउ कामाता बशाखा 03-3738-6251